



लोक सेवा आयोग
महेन्द्रनगर कार्यालय
महेन्द्रनगर, कञ्चनपुर



रा.प.तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।

सूचना नं. २/०७८/७९

मिति : २०७८/०४/०७

लोक सेवा आयोग, केन्द्रीय कार्यालय, काठमाडौंको विज्ञापन नं.१६६९५-१६७०१/०७७-७८, (खुला तथा समावेशी) अनुसार रा.प.तृतीय श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह पदमा लोक सेवा आयोग, महेन्द्रनगर कार्यालय, कञ्चनपुर परीक्षा केन्द्र राखि online दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षा देहायको मिति, समय र स्थानमा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गरी संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । साथै उम्मेदवारहरूले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा आयोगको web site मा गई विद्युतीय माध्यमबाट कोभिड-१९ सम्बन्धी स्वयम् घोषणा फाराम अनिवार्य रूपमा भर्नु पर्नेछ । परीक्षार्थीहरूले पालना गर्नपर्ने कुरा तल द्रष्टव्य १ र २ मा उल्लेख गरिएको छ ।

परीक्षा कार्यक्रम

क्र.सं.	विषय	पूर्णाङ्क	परीक्षा प्रणाली	मिति	समय
१.	प्रशासनिक अभिरुची परीक्षण	१००	वस्तुगत	२०७८/०४/२३	बिहान ७:३०बजे

परीक्षा भवन

क्र.सं.	रोल नं.		परीक्षार्थी संख्या	परीक्षा भवन
	देखि	सम्म		
१.	८३०००१	८३०२००	२००	श्री कञ्चन विद्या मन्दिर सामुदायिक कलेज, 'क' केन्द्र, कञ्चनपुर ।
२.	८३०२०१	८३०४००	२००	श्री कञ्चन विद्या मन्दिर सामुदायिक कलेज, 'ख' केन्द्र, कञ्चनपुर ।
३.	८३०४०१	८३०६००	२००	श्री कञ्चन विद्या मन्दिर सामुदायिक कलेज, 'ग' केन्द्र, कञ्चनपुर ।
४.	८३०६०१	८३०८००	२००	श्री आदर्श विद्या निकेतन (राष्ट्रिय बाल विद्यालयको पछाडी), कञ्चनपुर ।
५.	८३०८०१	८३१०००	२००	श्री लिटिल बुद्ध एकेडेमी नयाँ भवन (खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.को उत्तरपट्टी), 'क' केन्द्र, कञ्चनपुर ।
६.	८३१००१ देखि माथी सबै			श्री लिटिल बुद्ध एकेडेमी नयाँ भवन (खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको उत्तरपट्टी), 'ख' केन्द्र, कञ्चनपुर ।

.....
प्रकाश चपाई
नायव सुब्बा

.....
खगेन्द्रप्रसाद भट्ट
शाखा अधिकृत

.....
मुक्तिराम रिजाल
(उपसचिव)



लोक सेवा आयोग महेन्द्रनगर कार्यालय महेन्द्रनगर, कञ्चनपुर



द्रष्टव्य १.

- ❖ उम्मेदवारले उत्तरपुस्तिकामा कालो मसी भएको डट्पेन र कलम मात्र प्रयोग गर्नुपर्नेछ ।
- ❖ प्रवेश पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र र आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा संचालन हुनु भन्दा कम्तिमा १ घण्टा अगावै तोकिएको परीक्षा भवनमा आई पुग्नु पर्नेछ ।
- ❖ परीक्षा भवनमा मोबाइल, इलेक्ट्रोनिक डिभाइस निषेध गरिएको छ ।
- ❖ परीक्षा संचालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम स्थगित हुने छैन ।
- ❖ वस्तुगत बहुउत्तर प्रश्नको गलत उत्तरको २०% अङ्क कट्टा हुनेछ ।
- ❖ उम्मेदवारलाई तोकिएको परीक्षा भवन बाहेक अन्य परीक्षा भवनमा सहभागी गराइने छैन ।

द्रष्टव्य २. संक्रमणको विशेष अवस्थामा परीक्षा (संचालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७ अनुसार परीक्षार्थीले देहायका विषयको पुर्ण पालना गर्नुपर्नेछ ।

- ❖ परीक्षा केन्द्र प्रवेश गर्नु अघि अनिवार्य रूपमा मास्क लगाउनु पर्नेछ । साथै उम्मेदवार स्वयंले आफ्नो लागि स्यानिटाइजर खानेपानीको व्यवस्था गर्नु पर्नेछ ।
- ❖ परीक्षा केन्द्र प्रवेश गर्दा, शौचालय जाँदा आउँदा परीक्षा केन्द्र बाट बाहिरिदा एक आपसमा २ मिटरको दुरी कायम गर्नु पर्नेछ ।
- ❖ परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पुर्ण पालना गर्नुपर्नेछ ।
- ❖ परीक्षा केन्द्रमा प्रवेश गर्दा परीक्षा सक्ती, बाहिरिदा समुहमा भेला हुने, छलफल गर्ने, आपसमा कुराकानी गर्ने गर्नु हुदैन ।
- ❖ कोभिड-१९ बाट संक्रमित परीक्षार्थीका लागि सम्बन्धित परीक्षा केन्द्रमा विशेष परीक्षा केन्द्रको व्यवस्था गरिने हुँदा कोभिड-१९ संक्रमित परीक्षार्थीले परीक्षा सुरु हुन भन्दा कम्तिमा ३ घण्टा अगाडि कार्यालयको फोन नं. ०९५२१२०९/५२३९९२ मा सम्पर्क गरी जानकारी गराउनु पर्नेछ ।